

२१



करैयामार्ई गाउँपालिका

करैया, बारा

स्थानीय राजपत्र

खण्ड ३,

संख्या २

मिति २०७६/०२/२०

भाग-१

प्रशासकीय कार्यविधि (नियमित तथा व्यवस्थित गर्ने)

एन, २०७६

"नियमित हो"

। लेखक संघ

**करैयामाई गाउँपालिका
करैया, वारा**

**करैयामाई गाउँपालिका प्रशासकीय कार्यविधि नियमित तथा व्यवस्थित
गर्ने) ऐन, २०७६**

प्रस्तावना

नेपालको संविधानको अनुसूचि ८ ८९२ स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोके अनुसार करैयामाई गाउँपालिकाले गर्ने काम कारबाही व्यवस्थित गर्न गराउन तोकिएको अधिकार क्षेत्रभित्रका विषयमा आवश्यक कानून बनाई प्रशासकीय कार्यविधि नियमित एवं व्यवस्थित गर्न गराउन बाढ्छीय भएकोले, नेपालको संविधानको धारा ३२२ बमोजिम गठन भएको करैयामाई गाउँपालिकाको गाउँ सभाले सविधानको धारा २२६ ले दिएको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उपदफा १ बमोजिम “करैयामाई गाउँपालिका प्रशासकीय कार्यविधि (नियमित तथा व्यवस्थित गर्ने) ऐन, २०७६” बनाएको छ।

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ :

- (१) यस ऐनको नाम करैयामाई गाउँपालिका प्रशासकीय कार्यविधि (नियमित तथा व्यवस्थित गर्ने) ऐन, २०७६ रहेको छ।
- (२) यो ऐन गाउँ सभाबाट पारित भई गाउँपालिकाको राजपत्रमा प्रकाशित भई लागू हुनेछ।

२. परिमाणः

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा

- (१) “गाउँपालिका” भन्नाले करैयामाई गाउँपालिका सम्झनुपर्छ।
- (२) “कार्यपालिका” भन्नाले करैयामाई गाउँपालिकाको कार्यपालिका सम्झनुपर्छ।
- (३) “बडा समिति” भन्नाले करैयामाई गाउँपालिकाको बडा समिति सम्झनुपर्छ।

- (४) “अध्यक्ष” भन्नाले करैयामाई गाउँपालिकाको अध्यक्षलाई सम्झनुपर्छ।
- (५) “उपाध्यक्ष” भन्नाले करैयामाई गाउँपालिकाको उपाध्यक्षलाई सम्झनुपर्छ।

- (६) “बडा अध्यक्ष” भन्नाले करैयामाई गाउँपालिकाको बडाको अध्यक्षलाई सम्झनुपर्छ।

- (७) “प्रमुखप्रशासकीय अधिकृत” भन्नाले करैयामाई गाउँपालिकाको प्रमुखप्रशासकीय अधिकृतको रूपमा कामगरी कर्मचारी सम्झनुपर्छ।

- (८) शब्दले करैयामाई गाउँपालिकाको गाउँ सभा तथा कार्यपालिका सदस्य सचिव समेतलाई बुझाउछ।
- (९) “कार्यपालिका सदस्य” भन्नाले करैयामाई गाउँपालिकाको कार्यपालिका सदस्य सम्झनुपर्छ र सो शब्दले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा बडा अध्यक्ष समेतलाई जनाउछ।

- (१०) “शाखा” भन्नाले करैयामाई गाउँपालिकाको कार्यपालिकाले बनाएको शाखा, उपशाखा, इकाई, प्रशाखा, सेवा केन्द्र, उपकेन्द्र र यससे प्रकृतिको काम गर्ने तोकिएको निकाय सम्झनुपर्छ।
- (११) “गाउँ सभा” भन्नाले करैयामाई गाउँपालिकाको गाउँ सभालाई सम्झनुपर्छ।

- (१२) “कर्मचारी” भन्नाले करैयामाई गाउँपालिकामा तोकिएको कामकालागी तलब सुविधा प्राप्त गर्ने गरी विभिन्न प्रकृति र तहमा नियुक्त कर्मचार गर्नुलाई सम्झनुपर्छ।
- (१३) “सेवा करार” भन्नाले करैयामाई गाउँपालिकामा तोकिएको कामकालागी करारमा तोकिए बमोजिम सेवा सुविधा प्राप्त मर्हे गरी मनोनित, नियुक्त वा संभोताबाट लिइने सेवा तथा कार्यस्थलाई सम्झनुपर्छ।
- (१४) “करार कर्मचारी” भन्नाले करैयामाई गाउँपालिकामा तोकिएको कामकालागी

- (१५) “करार कर्मचारी” भन्नाले करैयामाई गाउँपालिकाको बडा समिति सम्झनुपर्छ।

- (१६) “करार कर्मचारी” भन्नाले करैयामाई गाउँपालिकाको बडा समिति गर्ने गरी

कार्यपालिका कार्यालय र माताहतमा रही निश्चित समय र अवधीं नियमित काम कारबाही गर्न विभिन्न प्रकृति र तहमा नियुक्त करार कर्मचारीहरूलाई सम्झनुपर्छ ।

(१५) “परामर्श सेवा” भन्नाले कैरेयामाई गाउँपालिकामा तोकिएको कामकालागी भएको संरचना र जनशक्तिभाट पुरा हुन नसकेको वा नसक्ने अवस्थामा करारमा तोकिए बमोजिम सेवा सुविधा प्राप्त गर्ने गरी सम्झौताभाट व्यक्ति वा संगठित संघ, संस्था एवं निकायहरूबाट लिइने सेवा तथा कार्यहरूलाई सम्झनुपर्छ ।

(१६) “नियम” भन्नाले यस ऐन अन्तरगत कार्यपालिकाले बनाएका नियमावलीहरू सम्झनुपर्छ । र सो शब्दले कार्यपालिकाले बनाएका अन्य नियमावली कार्यविधिहरूलाई समेत जनाउदछ ।

(१७) “बडा सचिव” भन्नाले बडा समितिको सचिवको कामकाज गर्न खटिएको कर्मचारी सम्झनुपर्छ ।

(१८) “समिति” भन्नाले कार्यपालिकाले प्रचलित कानून अनुसार गाउँपालिकाको कार्य सम्पादनमा सहयोग पुऱ्याउन कार्यपालिका तथा गाउँ समाले गठन गरेका समिति, उपसमितिहरू सम्झनु पर्छ ।

(१९) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेका नियमावली, निर्देशिका वा कार्यविधिमा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ ।

परिच्छेद २

प्रशासनिक कार्य सम्पादन कर्मचारी नियूक्ती तथा जिम्मेवारी

३. कार्य सम्पादन:

- गाउँपालिकाको कार्य सम्पादन कार्यपालिकाको कार्यालय, बडा कार्यालय एवं विषयगत शाखा, उपशाखा, इकाईहरूबाट हुनेछ ।
- कार्यपालिका कार्यालय अन्तर्गत रहने विषयगत शाखा वा उपशाखा वा इकाईको कार्य विवरण तोकिए बमोजिम हुनेछ ।
- उपनियम (२) बमोजिमका विषयगत शाखाहरू र तिनीहरूको कार्य विवरण कार्यपालिकाले स्वीकृत गरे बमोजिम हुनेछ ।

(५) गाउँपालिकाको कार्य सम्पादन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

४. कार्य विभाजन:

- कार्यपालिकाको कार्यालय र विषयगत शाखाभाट सम्पादन हुने कार्य तोकिए बमोजिम हुनेछ ।
- कार्यपालिकाले उपदफा (१) बमोजिमको विषयगत शाखा, उपशाखा, इकाईहरूको काममा आवश्यकता अनुसार हेरफेर वा थपथट गर्नसक्नेछ इकाईहरूको काममा आवश्यकता अनुसार हेरफेर वा थपथट गर्नसक्नेछ ।
- बडा समितिभाट सम्पादन हुने कार्य तोकिए बमोजिम हुनेछ ।
- गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, बडा अध्यक्ष कार्यपालिका सदस्य तथा गाउँ समा सदस्यको काम, कर्तव्य, अधिकार प्रचलित कानून अनुसार तोकिए बमोजिम हुनेछ ।
- गाउँपालिकाको अध्यक्षले विषयगत क्षेत्रको कार्यकालागी कार्यपालिकाको कुनै सदस्यलाई निजले गर्ने कार्यको क्षेत्राधिकार समेत तोकी थप जिम्मेवारी दिन सम्झेछ ।
- कार्यपालिकाले आफ्नो प्रशासनिक कार्य सम्पादनकालागी तोकिए बमोजिमको विषयगत शाखा, उपशाखा, इकाई गठन गरी कार्यक्षेत्र तोकी जिम्मेवारी दिन सम्झेछ ।
- गाउँपालिका अध्यक्षको निर्देशन एवं रेखेदेख र प्रमुख प्रशासकीय अधिकृतको प्रशासकीय नेतृत्वमा गाउँपालिकाको दैनिक प्रशासन तथा काम कारबाही कार्यपालिका कार्यालय तथा मातहतका शाखा, उपशाखा, इकाई र बडा कार्यालयहरूबाट सञ्चालन हुनेछ ।
- गाउँपालिकाको कार्य विभाजन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

५. सञ्चालन

- सधीय सरकारले तोकेको मापदण्ड र संरचना अनुसार हुनेगरी कार्यपालिकाले आफ्नो सङ्गठन संरचना तथार गरेर पारित गरी लागू गर्नेछ ।
- उपदफा (१) बमोजिम सङ्गठन संरचना तथार गरी लागू गर्दा प्रचलित

- कानून, संधीय सरकार, प्रदेश सरकारको निर्देशन तथा गाउँपालिकाको श्रोत साधन एवं कार्यबोक्षका आधारमा कर्मचारी दरबन्दी तेरिज (पद, तह, संख्या समुह, कार्य जिम्मेवारी, योग्यता सहितको) तयार गर । लागु गराउन सक्छेष ।
- (३) कार्यपालिकाले पारित गरी लागु गरेको दरबन्दी सरचना गाउँ सभा बाट अनुमोदन गराउनु पर्नेछ ।
- ६. कर्मचारी नियूक्ती र पदस्थापन**
- (१) कर्मचारीको नियूक्ती सेवा सुविधा प्रचलित कानून वमोजिम हुनेछ ।
 - (२) कार्यपालिका तथा मातहतमा कार्यरत कर्मचारीको कार्यसम्बादनालाई चुस्त दुर्लम्ब बनाउन तथा कार्यालय सम्पर्यमा बाहेक थप सेवा लिनकोलागि प्रचलित कानून वमोजिम हुनेगरी काममा लगाईएको संबन्धित कर्मचारीलाई कार्यपालिकाले कामका आधारमा ग्रोत्साहन तथा थप सुविधाको व्यवस्था गर्नसक्नेछ ।
 - (३) कार्यपालिका तथा मातहतको रिक्त दरबन्दीमा कर्मचारी भर्ना, नियूक्ती र पदस्थापन प्रकृया प्रचलित कानून वमोजिम हुनेछ ।
 - (४) गाउँपालिकाको कर्मचारीको दरबन्दी भित्रान संधीय सरकारले गर्ने कर्मचारी समायोजन पछि हुनेछ ।
 - (५) कार्यपालिका तथा मातहतको दैनिक कार्यबोक्षलाई व्यवस्थापन गर्ने पारित दरबन्दी तेरिजमा संधीय सरकारले समायोजन गरी पठाएको कर्मचारीहरलाई पदस्थापन गरी दरबन्दी भित्रान गरिनेछ ।
 - (६) गाउँ सभाले पारित गरेका दरबन्दी तेरिजमा रिक्त पदहरूसंधीय सरकारले कर्मचारी समायोजन गरी पठाएपछी पुर्ती हुनेछ ।
 - (७) उपदफा (६) वमोजिम भई रिक्त रहन गएका पदहरूमा संधीय तथा प्रदेश लोकसेवाबाट सिफारिश भई आएपछी पुर्ती हुनेछ ।
 - (८) उपदफा (७) वमोजिम नभए सम्म प्रशासनिक कामलाई व्यवस्थित तथ सेवा प्रवाहहमा सधार ल्याउन पारित दरबन्दी तेरिज विपरित नहुने गरी रिक्त पदहरूमा कार्यपालिकाले आर्थक वर्षको योजना तथा कार्यक्रम, दैनिक प्रशासन र सेवा प्रवाह सञ्चालनका लाभि प्रशासनिक

- तथा प्राविधिक कर्मचारी सेवा करारमा नियूक्त गरी काममा लगाउन सक्छेष ।
- (८) अन्यत्र जुनसुकै कुरा लेखिएतापनि रिक्त दरबन्दी तेरिजको रिक्त पदमा उपदफा (८) वमोजिम नियूक्त करार कर्मचारी संधीय तथा प्रदेश सरकार एवं संधीय तथा प्रदेश लोकसेवाबाट सिफारिस भई नआए सम्मकोलागि मात्र हुनेछ ।
 - (९) सेवा करारमा लिदा तोकिए बमोजिम प्रतिसार्थबाट लिइनेछ । तर अखियार बालाको सुविधाको गाडी चालक, भास्ने तथा स्वीकिय सचिव पदमा नियूक्तिको अधिकार निज सुविधा प्राप्त व्यक्तिको छनोटमा हुनेछ ।
 - (१०) अन्यत्र जेसुकै लेखिएको भएतापनि करार सेवामा नियूक्ती गर्दा निजले पाउने सेवा सुविधा गाउँपालिकाको क्षमता र निज संग लिइने सेवाको सिमाना रहेर कार्यपालिकाले तयार गरेको करार सर्तमा तोके बमोजिम हुनेछ ।
 - (११) कर्मचारी सम्बन्धी अन्य व्यवस्था प्रचलित कानून अनुसार तोकिए बमोजिम हुनेछ ।
 ९. **गाउँपालिका नगर प्रहरीको व्यवस्था**
 - (१) गाउँपालिकाको सुरक्षा, बजार सुरक्षा, न्यायिक कार्य सम्पादन सुरक्षा तथा अन्य कार्यमा सुरक्षा व्यवस्था भित्राउन गाउँपालिकामा एक सुरक्षा भाषाखा /उपभाषाखा रहनेछ ।
 - (२) कार्यपालिकाले गाउँपालिकाको आवश्यकता र क्षमताका आधारमा नगर प्रहरीको दरबन्दी तेरिज तथा सेवा सुविधा तोक्नेछ ।
 - (३) कार्यपालिकाले तोकेको दरबन्दी तेरिजको आधारमा गाउँपालिकाका करार कर्मचारी छनोट समितिले तोकिए बमोजिम को परीक्षा प्रकृया पूर्ण गरी नगर प्रहरीको छनोट गर्नेछ ।
 - (४) छनोट भएका प्रहरी कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतसे नियुक्तिदिई सुरक्षा भाषाखा /उपभाषाखा /इकाई अन्तर्रात काममा लगाउनेछ ।
 - (५) सुरक्षा भाषाखा /उपभाषाखा /इकाई तथा प्रहरी सञ्चालन, व्यवस्थापन

तथा परिचालन तोकिएं बमोजिम हुनेछ ।
(६) प्रहरी कर्मचारीहरु प्रचलित कानून, नगर सभा तथा कार्यपालिकाले गरेका निर्णय, नगर प्रमुखको निर्देशन र प्रमुख प्रशासकीय अधिकृत प्रति पदीय हैसियत अनुसार जबाफदेही हुनेछन् ।

५. कर्मचारी प्रशासन

- (१) गाउँपालिका र मातहतमा कार्यरत सबै कर्मचारीहरु प्रचलित कानून, गाउँ सभा तथा कार्यपालिकाले गरेका निर्णय, गाउँपालिकाको अध्यक्षको निर्देशनप्रति पदीय हैसियत अनुसार जबाफदेही हुनेछन् ।
(२) प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकाको निर्णय एवं गाउँपालिका अध्यक्ष अन्तरगत रही निर्णय र निर्देशन कार्यान्वयन गर्नेछ ।
(३) गाउँपालिकाको दरबन्दीमा समयोजन भई आउने तथा सेवा आयोगको सिफारिशमा आउने कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतले अध्यक्षको प्रशासन गर्नेजिम योग्यता, कार्यदक्षता र अनुभवका आधारमा कार्य निम्नेवारी दिई काममा लगाउनेछ ।
(४) कर्मचारीको निम्नेवारी हेरफर, थपथट तथा सुविधा तोकिएं बमोजिम हुनेछ ।
(५) अस्थाई, करार ज्यालादारी प्रकृतीको कर्मचारी हरुको करार निरन्तर ता तथा म्यद थप अध्यक्ष स्तरीय निर्णयवाट हुनेछ ।
(६) सम्पूर्ण कर्मचारी प्रशासन गाउँपालिका अध्यक्षको निर्देशन तथा प्रमुख प्रशासकीय अधिकृतको नियन्त्रणमा हुनेछ ।

६. करार कर्मचारी छनौट समिति

- (१) गाउँपालिका तथा मातहतको स्वीकृत दरबन्दीमा रिक्त होको पदहरुमा करारबाट पुर्ति गर्नु पर्ने भएमा देहाय बमोजिमको समिति गठन हुनेछ ।
क) प्रमुख प्रशासकीय अधिकृत
ख) गाउँपालिकाको अध्यक्षको सिफारिशमा सम्बन्धीत क्षेत्रको विज -संयोजक
-सदस्य (बढीमा ३ जना)
घ) संयोजकले तोके को सम्बन्धित विषय / शाखा हेतु

तथा परिचालन तोकिएं बमोजिम हुनेछ ।
(६) प्रहरी कर्मचारीहरु प्रचलित कानून, नगर सभा तथा कार्यपालिकाले गरेका निर्णय, नगर प्रमुखको निर्देशन र प्रमुख प्रशासकीय अधिकृत प्रति पदीय हैसियत अनुसार जबाफदेही हुनेछन् ।

७. परिच्छेद ३

सेवा, अनुमती अनुगमन, निम्नेवारी

१०. सेवा प्रवाह तथा योजना सञ्चालन
- (१) गाउँपालिकाको नीति तथा कार्यक्रम, विकास निर्माण आयोजना / योजना एवं नियमित कार्यहरु संघीय, प्रदेश कानून एवं गाउँ सभाले पारित गरेका ऐन कानूनको अधिनामा रही प्रत्येक आर्थिक वर्षकोलाई गाउँ सभाले पारित गरे अनुसारको हुनेछ ।
(२) सेवा ग्राहीलाई समयमै सेवा दिनु र सो सम्बन्धी जानकारी उपलब्ध गराउनु सम्बन्धित कर्मचारी एवं कार्यपालिकाको कर्तव्य हुनेछ ।
(३) गाउँपालिकाको तथा मातहतका कर्मचारीहरुलाई कार्य विवरण उपलब्ध गराई सोको आधारमा सेवा प्रवाह र योजना सञ्चालन गराउने कार्य प्रमुख प्रशासकीय अधिकृतले गराउनेछ ।
(४) गाउँपालिकाको योजनाहरु सञ्चालन गर्दा उपभोक्ता समिति, अमानत, कोटेसन र ठेका पट्टाबाट समेतबाट गराउनेछ ।
(५) योजना सञ्चालन गराउने विधि प्रकृया तोकिए बमोजिम हुनेछ ।
११. क्यवशाय दर्ता, अनुमती एवं बजार नियन्त्रण
- (१) गाउँपालिका भित्र सञ्चालन भएका र हुने सबै प्रकारका व्यावशाय गाउँ कार्यपालिका कार्यालयमा दर्ता गराउनेछ ।
(२) “घ” वर्गको निर्माण व्यवसायी इच्छाजात पन जारी, नवीकरण, तथा छोरी सम्बन्धी कार्य कार्यपालिका कार्यालयबाट गरिनेछ ।
(३) उपदफा (१) र (२) बमोजिमको दर्ता तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(४) दर्ता नगरी सञ्चालित व्यवशाय कार्यपालिकाले बन्द गराउन सक्नेछ ।
(५) गाउँपालिका भित्र सञ्चालन भएको बजारहरु अनुगमन गरी प्रचलित

कानूनले निषेध गरिएको कारेबार रोक्ने, कालो बजारी नियन्त्रण मुल्य स्थिरता बजार मापदण्ड लगायतका कार्यहरु व्यवस्थापन गरिनेछ ।

- (६) गाउँपालिका भिन्न सञ्चालन हुने बजार, व्यवशाय अनुगमन तथा नियमन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१२. भवन तथा संरचना नियमण

- (१) गाउँपालिकाको क्षेत्र भिन्न कुनैपनि व्यक्ति तथा निकायले भवन तथा संरचना नियमण गर्नु पुर्व गाउँपालिका कार्यालयबाट इजाजत लिनु पर्नेछ ।
- (२) निमाण सम्बन्धी मापदण्ड कार्यपालिकाले तोके बमोजिम हुनेछ ।
- (३) स्थावकृती निलई बनाइएका भवन, संरचना गाउँपालिकाले कुनैपनि बेला हटाउन सक्नेछ ।

- (४) भवन तथा संरचना निमाण गर्दा गाउँपालिकाले तोकेको सडक मापदण्ड र भवन सहितको आधारमा नक्सा पास गराउने व्यवस्था मिलाइनेछ ।
- (५) भवन तथा संरचना निमाण मापदण्ड अन्यन जेसुके उल्लेख भएतापनि गाउँपालिकामा कायम रहेको चौडाई भन्दा बढीहरबाट कार्यपालिकाले तोके बमोजिम सेड व्याक छाउडेर मात्र नियमण गर्नु गर उनु पर्नेछ ।

- (६) गाउँपालिका क्षेत्र भिन्न भवन तथा संरचना निमाण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१३. सार्वजनिक सम्पत्ती संरक्षण

- (१) गाउँपालिका क्षेत्र भिन्नको सम्पुण सार्वजनिक पर्ती, ऐलनी तथा समुदायिक जग्गा तथा सम्पत्तीको रेखेदेख तथा संरक्षणको जिम्मेवारी गाउँपालिकाको हुनेछ ।
- (२) कुनैपनि व्यक्ति वा निकायले कुनैपनि बहानामा गाउँपालिका क्षेत्र भिन्नको सार्वजनिक, पर्ती, ऐलनी जग्गा तथा सामुदायिक सम्पत्तीको रेखेदेख भोग चलन तथा हिनामिना गर्न गराउन पाउने छैन ।

- (३) कुनैपनि व्यक्ति वा निकायले गाउँपालिकाको क्षेत्र भिन्नको सार्वजनिक, पर्ती, ऐलनी जग्गा तथा सामुदायिक सम्पत्तीको उपयोग गरेको तथा

घर टहरा एवं संरचना निर्माण गरेको पाइएमा गाउँपालिकाले तत्काल खालि गराई आफ्नो नियन्त्रणमा लिनेछ । यसरी खालि गराउदा लागेको खर्च र भएको हानि नोक्तानी सम्बन्धित बाट सरकारी बाँकी सह मानी गाउँ कार्यपालिकाले असुल उपर गर्नेछ ।

- (४) अन्यव जुनसुकै कुरा लेखिएता, पनि गाउँपालिकाले सार्वजनिक हित विरुद्ध नहुने गरी सार्वजनिक, पर्ती, ऐलनी, सरकारी, सामुदायिक जग्गा तथा सम्पत्तिको संरक्षण सहितको उपयोग नीति बनाइ आमदानीको श्रोताको रूपमा उपयोग गर्न गराउन सक्नेछ ।
- (५) गाउँपालिका क्षेत्र भिन्नको सार्वजनिक पर्ती ऐलनी जग्गा तथा सामुदायिक सम्पत्तीको संरक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१४. जिम्मेवारी तथा उत्तरदायित्व:

- (१) कार्यपालिकाबाट समादान भएका सम्पूर्ण कामकालागी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, बडा अध्यक्ष तथा सदस्यहरु सामुदायिक रूपमा गाउँ सभाप्रति उत्तरदायी हुनेछन् ।
- (२) कार्यपालिकाका सदस्यहरु आफूलाई तोकिएको कार्यकालागी व्यक्तिगत रूपमा कार्यपालिका एवं अध्यक्ष प्रति उत्तरदायी हुनेछन् ।
- (३) कार्यपालिकाबाट समादान भएका प्रशासनिक कामकालागी सबै कर्मचारीहरु प्रचलित कानून वमेजिम प्रमुख प्रशासकीय अधिकृत प्रति जवाफदेही र प्रमुख प्रशासकीय अधिकृत माफत गाउँपालिकाको अध्यक्ष, कार्यपालिका र गाउँ सभाप्रति उत्तरदायी हुनेछन् ।
- (४) सम्पूर्ण शाखा, उपशाखा, इकाई तथा बडा कार्यलय बाट सम्पादन हुने प्रशासनिक एवं सेवा प्रवाह सम्बन्धी कार्यकोलागि तोकिएको जिम्मेवारी पुरा गर्नु सबै कर्मचारीको परिद्य जिम्मेवारी हुनेछ ।
- (५) सबै शाखा, उपशाखा, इकाई तथा बडा सार्वजनिक क्षेत्र वमेजिम हुनेछ ।

- (६) प्रमुख प्रशासकीय अधिकृतले सबै कर्मचारीहरुको कार्य विवरण (जिम्मेवारी) तोकिएको निजहरलाई उपलब्ध गराउने र सोको आधारमा

काममा लगाउने एवं कार्य सम्पादन मूल्याङ्कन गरी कार्यपालिका, गाउँ सभा तथा सम्बन्धित निकायमा पठाउनेछ ।

१५. जबाफदेहीता र स्वभित्त

(१) प्रचलित कानूनमा तोकिएको सहित गाउँ सभा तथा कार्यपालिकाको निर्णयमा भएका काम कारबाही गाउँपालिकाको काम कारबाही हुनेछ ।

(२) प्रचलित कानूनमा तोकिएको सहित गाउँ सभा तथा कार्यपालिकाको निर्णयमा जनप्रतिनिधि तथा कर्मचारीले व्यक्तिगत तथा समुहगत रूपमा गरिएका काम कारबाहीहरु करेयामाई गाउँपालिकाको तर्फबाट भएको हुनेछ ।

(३) उपदफा (१) र (२) बमोजिम भएका काम कारबाहीहरुमा न्यायिक तथा अर्थन्यायिक निकायमा प्रश्न उठे/उठाईए सो को निरुपणको लागी प्रतिउत्तर, प्रतिवाद लगायतको कानूनी उपचार कार्यपालिका बाट गरिनेछ ।

(४) नेपाल सरकार वारी भई लागेका अपराधजन्य कसुरमा बाहेक आउदफा (१), (२) र (३) बमोजिमका विषयहरुमा गाउँपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरुसे गरेका काम कारबाहीहरुमा न्यायिक तथा अर्थन्यायिक निकायमा परेका उपरी तथा मुद्दाहरुको कानूनी उपचार एवं निरुपण गर्ने आवश्यक प्रतिवाद, प्रतिउत्तरकानुन व्यावसायी मुकर र वारिस र सो कार्यको लागी लाने खर्च गाउँपालिकाले गर्नेछ ।

(५) गाउँपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरु विश्व दरेका उजुर ग तथा मुद्दाको निरुपण तथा प्रतिवादको अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

शाखाबाट सम्पादन गर्ने गरी किटान गरिएका काम बाहेकका अन्य सबै कामहरु तथा सधे र प्रदेश तहबाट प्रत्यायोजन भएका कामहरु अध्यक्षको निर्देशनमा रही प्रमुख प्रशासकीय अधिकृतबाट सम्पादन हुनेछ ।

(२) उपनियम (१) बमोजिम गरिने कामहरु प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको विषयगत शाखा, उपशाखा, इकाई, बडा कार्यालय तथा मातहतका कार्यालय एवं कर्मचारी माफत सम्बन्ध गराउन सक्नेछ । निजले आफ्नो निर्देशन र नियन्त्रणमा सम्पादन गरेका कामहरुको प्रगति विवरण नियमित रूपमा अध्यक्ष समक्ष र आवधिक रूपमा कार्यपालिका समक्ष प्रस्तुत गर्नु पर्नेछ ।

(३) कार्यालयको कामलाई व्यवस्थित एवं सेवा प्रवाहलाई गुणस्तरिय बनाउन कार्यालय सञ्चालन र सेवा प्रवाहमा असर नपर्ने गरी प्रमुख प्रशासकीय अधिकृतको एक पटकमा बढीमा सात (७) दिन सम्म काज र बिदा अध्यक्षले स्विकृत गर्नसक्नेछ ।

(४) प्रचलित कानूनमा तोकिएको सहित गाउँ सभा, कार्यपालिका तथा अध्यक्षबाट प्रत्यायोजन भएका कामहरु प्रमुख प्रशासकीय अधिकृतले सम्पादन गर्नेछ ।

(५) प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार:

(१) गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत गाउँ सभा तथा कार्यपालिकाको सदस्य सचिव तथा कर्मचारी प्रमुख हुनेछ ।

(२) प्रमुख प्रशासकीय अधिकृतले प्रचलित कानून तथा यस ऐनको अधीनमा रही गाउँपालिका अध्यक्षको निर्देशन र मातहतमा रहे देहाय बमोजिम कार्यहरु गर्नेछ ।

(६) कार्यपालिका तथा गाउँ सभाबाट भएका निर्णयहरु कार्यालयन गर्ने गराउने र सोको अनुगमन गर्ने ।

(ख) गाउँपालिकाको अध्यक्षलाई गाउँ सभा र कार्यपालिका तथा मातहतका निकायहरुको महत्वपूर्ण काम कारबाहीहरुको विषयमा समय सम्यमा जानकारी गराउने ।

परिच्छेद ५

प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखा र बडा समितिको कार्यसम्पादन

१६. प्रमुख प्रशासकीय अधिकृतको कार्यसम्पादन:

(१) कार्यपालिकाले गर्ने भनी तोकिएका कामहरुमध्ये बडा समिति र विषयगत

- (ग) कार्यपालिका अन्तरणतका सबै निकायहरुको काम कारबाहीलाई चुन्स्त र प्रभावकारी बनाउन आवश्यक निर्देशन दिने, अनुगमन र सुपरिवेक्षण गर्ने ।
- (घ) शाउँ कार्यपालिकाको कार्यालय र मात्राहरू रहेका सम्पूर्ण कर्मचार हेरुको नेतृत्व गर्ने र आवश्यकता अनुसार सल्लाह, सुझाव र निर्देशन दिने ।
- (ङ) कार्यालयको कामलाई व्यवस्थित एवं सेवा प्रवाहलाई गुणस्तरिय बनाउन मात्राहरूको कर्मचारीहरुको नियमानुसार बिदा तथा एक पटकमा बढीमा ७ दिन सम्म काज निकृत गर्न सक्ने ।
- (च) प्रचलित कानून बमोजिम गाउँपालिकाको प्रशासनिक तथा आर्थिक कार्य सम्पादन गर्ने गराउने ।
- (छ) प्रचलित कानूनसे तोकेका अन्य कार्यहरू गर्ने गराउने ।
- १५. शाखा, उपशाखा, इकाई गठन**
- (१) संघीय तथा प्रदेश मन्त्रालयको निर्देशन र गाउँपालिकाको आवश्यकताको आधारमा कार्यपालिकाबाट तोकिए बमोजिमका शाखा, उपशाखा, इकाईहरू गठन गरी गाउँपालिकाको प्रशासनिक संरचना तयार गरिनेछ ।
- (२) शाखा, उपशाखा इकाईहरू गठन गर्दा कामको प्रकृती र क्षेत्र दोहोरो नहुने गरी बनाइनेछ ।
- (३) गाउँपालिकामा मन्त्रालयले उपलब्ध गराएको संगठन संरचनालाई आधार मानी शाखा, उपशाखाहरू कायम गरी विषयगत र क्षेत्रगत कार्य सम्पादन गर्ने व्यवस्था गराइनेछ ।
- (४) प्रत्येक शाखा, उपशाखा इकाईहरुका प्रमुख तथा कामको आधारमा अन्य कर्मचारीहरुको व्यवस्था गरिनेछ ।
- १६. विषयगत शाखाहरुको काम:**
- (१) नेपालको सर्विधान तथा प्रचलित कानूनबो स्थानीय तहमा हस्तान्तरण भै आएका शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास, सिंचाई, खानेपानी तथा सरसफाई, स्थानीय आर्थिक विकास, पूर्वाधार विकास लगायतका

- अन्य कार्यहरू र करेयामाई गाउँपालिका कार्यविभाजन नियमाबली, २०७५ बमोजिम विषयगत शाखाबाट सञ्चालन हुने कामहरू कार्यपालिकाको निर्णय, गाउँपालिकाको अध्यक्षको निर्देशन तथा प्रमुख एवं प्रशासकीय अधिकृतको नियन्त्रणमा रही विषयगत शाखा प्रमुख एवं निज अन्तर्गत सम्पादन गरिनेछ ।
- (२) गाउँपालिकाले आफ्ऊो सम्बिन्दित क्षेत्रबाट सञ्चालन गर्ने विषयगत क्षेत्रसँग सम्बन्धित विषयका सबै कार्य उपदफा (१) बमोजिमका विषयगत शाखा मार्फत कार्यान्वयन गर्नेछ ।
- (३) विषयगत शाखाबाट सम्पादन गरिने काम तथा सो संग सम्बन्धित अन्य विषय तोकिए बमोजिम हुनेछ ।
- २०. बडा कार्यालय र बडा समितिको कार्यालय सञ्चालन र कार्यसम्पादन:**
- (१) प्रत्येक बडामा बडा समितिको कार्यालय (बडा कार्यालय) सञ्चालनमा त्याइनेछ ।
- (२) बडाको कार्यालय समितिको सञ्चालन र दैनिक प्रशासन सञ्चालन गर्ने अधिकृतले प्रत्येक बडामा आवश्यक व्यवस्था अवलम्बनमा त्याइनेछ ।
- (३) बडाको कार्यालय सम्बन्धित बडा कार्यालय हुनेछ ।
- (४) गाउँपालिकाको (कार्य विभाजन) नियमाबलीमा तोकिएको एवं तोकिने व्यवस्था अनुरूप बडा समितिबाट गरिसे कामहरू बडा अध्यक्ष वा मिलाउनेछ ।
- (५) प्रत्येक बडामा आवश्यकता र गाउँपालिकाको क्षमताका आधारमा ग्राउँपालिकाको व्यवस्था गराइनेछ ।
- (६) प्रशासनिक, प्राविधिक कर्मचारीहरुको व्यवस्था गर्न सकिनेनेछ ।
- (७) बडा सचिव बडा समिति र प्रमुख प्रशासनिक अधिकृत प्रति मुख्य जवाफदेही हुनेछ ।
- (८) बडा कार्यालयका अन्य कर्मचारी बडा सचिव मार्फत बडा समिति तथा प्रमुख प्रशासनिक अधिकृत प्रति मुख्य जवाफदेही हुनेछ ।
- (९) बडा कार्यालयका अन्य कर्मचारीहरुको व्यवस्था गराइनेछ ।

तोकिएबमोजिम हुनेछ ।

३१. कर्मचारी खटाउने

- (१) प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सहित सम्बन्धित शाखा, उपशाखा, इफाईमा पदिय आचरण कायम गराई कार्यसम्पादन गर्दा गराउदा चरियता, कार्य दक्षता र सेवाक्षेत्रको ज्ञानका आधारमा खटाउनेछ ।

- (२) कर्मचारी खटाउदा नियुक्ती तथा काजमा पठाउने तालुकदार कार्यालयलाई समेत जानकारी गराइनेछ ।
- (३) गाउँपालिकामा समायोजन भएका तथा साधिक स्थानीय सेवाका कर्मचारीलाई पद अनुसारको जिम्मेवारी दिई काममा खटाइनेछ ।

३२. परामर्श सेवा

- (१) कार्यपालिका आफुले गनुपर्ने कामकालागि भएको संरचना २ जनशक्तीबाट पुरा हुन नसकेको वा नसक्ने अवस्थामा करारमा तोकिए बमोजिम सेवा सुविधा प्राप्त गर्ने गरी सफोताबाट व्यक्ती वा सगाठित संघ, संस्था, निकायहरूबाट सेवा लिन सक्नेछ ।

- (२) उपदफा (१) बमोजिमको सेवा लिदा तोकिए बमोजिम सेवा सुविधा प्राप्त गर्ने गराउने गरी कार्यालय र सम्बन्धित पक्ष विच संभोताबाट सेवा तथा परामर्श सेवा लिईनेछ ।
- (३) सेवा तथा परामर्श सेवा लिने सम्बन्धी अन्य व्यवस्था प्रविलित कानूनको अधिनमा रही प्रमुख प्रशासकीय अधिकृतले गनेछ ।

३३. अधिकार प्रत्यायोजन:

- (१) प्रमुख प्रशासकीय अधिकृतले आफूलाई प्राप्त अधिकारमध्ये कुनै अधिकार मातहतका विषयागत शाखा, उपशाखा, इफाई वा कुनै अधिकृत कर्मचार वा बडा सचिव वा कर्मचारीलाई प्रत्यायोजन गरी कार्य सम्बादन गर्नसक्नेछ ।
- (२) उपनियम (१) बमोजिम अधिकार प्रत्यायोजन लिखित रूपमा हुनुपर्नेछ
- (३) आफूलाई प्रत्यायोजित अधिकार प्रयोग गर्नु सम्बन्धित कर्मचारीको कर्तव्य हुनेछ ।

२४. कार्यपालिकामा पेश गर्नुपर्ने विषय:

- (१) गाउँ सभा तथा कार्यपालिकाबाट निर्णय गराउनु पर्ने विषयहरुको निर्णय गर्दा प्रमुख प्रशासकीय अधिकृतले अध्यक्षको निर्देशन अनुसार गाउँ कार्यपालिकामा प्रस्ताव पेश गर्नु पर्नेछ ।
- (२) अध्यक्षले अन्यथा आदेश दिएमा बाहेक कार्यपालिकाको बैठकमा पेश हुने प्रस्ताव सामान्यतया प्रमुख प्रशासकीय अधिकृतले तयार गरी पेश गर्नेछ ।

- (३) उपनियम (१) र (२) बमोजिमको प्रस्तावमा कुनै शाखाको राय समावेश हुन आवश्यक देखेमा प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित शाखा तथा मातहत कार्यालयको राय समेत समावेश गरी पेश गर्नेछ

- (४) स्थायी आवासीय अनुमति लिन नहुने:
- (५) गाउँपालिका र अन्तर्रात रहेको कुनैपनि कार्यालयमा कार्यरत कर्मचारीले कुनै पनि देशको स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नकोलागि आवेदन दिन हुँदैन । स्थायी आवासीय अनुमति लिएका तथा लिन आवेदन दिएका, कर्मचारीलाई सेवाबाट वर्खास्त/खोज गरी अप दण्ड तथा सजाय तोकिए बमोजिम हुनेछ ।

- (६) गोपनियता राख्नु पर्ने:
- (७) कुनै पनि सदस्यले अफु पदमा बहाल रहेदा गरेको काममा गोपनियता र पछिपन्ने विषयमा पदमा बहाल रहेको वा नरहेको अवस्थामा समेत अधिकार प्राप्त अधिकारीलाई बाहेक अन्य कसैलाई कुनै किसिमले जानकारी दिन वा प्रकट गर्नु हुँदैन । तर प्रचलित कानूनले गोप राजन तपर्ने भन्नी तोकिएका विषयमा जानकारी दिन यस नियमले वाधा पुऱ्याएको मानिने छैन परिच्छेद-६

- विविध

२७. नियम बनाउने अधिकार:
- (१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न, गराउन कार्यपालिकाले आवश्यक व्यवस्थाहरु सहितको नियमावली बनाउन सक्नेछ ।

(2) उपदफा (१) बमोजिम नियमावली बनाउँदा संधीय तथा प्रदेश कानून बमोजिम स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने विषयमा मात्र बनाउनु पर्नेछ ।

३५. निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सबै:

नेपालको सर्विधान, प्रचलित ऐन कानून तथा यस ऐन अन्तरगत बनेको नियमावलीको अधिनस्त रही गाउँ कार्यपालिकाले आवश्यकता अनुसार निर्देशिका, कार्यविधि र मापदण्ड बनाउं लागू गर्नेसक्छेद ।

३६. प्रपञ्च, हेरफेर वा संशोधन:

(१) गाउँ सभाले यस ऐनलाई आवश्यकता अनुसार संशोधन गर्नेसक्छेद
(२) कार्यपालिकाले उप दफा (१) बमोजिम संशोधन गरेको विषयको सूचना सर्वताधारण र सोरोकारवालाहरुको जानकारीका लागि गाउँपालिकाको राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।

३०. संकमणकालीन व्यवस्था:

(१) यस ऐनमा तोकिए बमोजिम हुने भनी व्यवस्था गरेको काम नियमावली, कार्यविधि नआएसम्म कार्यपालिकाले गर्नेसक्छेद ।
(२) यो ऐन जारी भएपछि गाउँ सभाले पारित गरेको दरबन्दी तेरिज अनुसार कार्यपालिका, बडा कार्यालय तथा मातहतमा रिक्त रहेका दर बन्दीमा संधीय सरकारबाट समायोजन भई आएमा वा संधीय तथा प्रदेश लोकसेवाबाट सिफरिस भई आएमा स्वत हट्ने गरी करार सेवामा कर्मचारी भर्ना गर्न सकिनेछ ।

३१. बाधा अडकाउ फुकाउने :

यस ऐनको उद्देश्य कार्यालयन गर्न कुनै बाधा अडकाउ परेमा कार्यपालिकाले त्यस्तो बाधा अडकाउ हटाउन आदेश जारी गर्नेसक्छेद । उक्त आदेश त्यस पछी हुने गाउँ सभाले अनुमोदन गरेको हद सम्म कायपम हुनेछ ।

३२. बचाउ र लागू:

(१) यस ऐन र अन्तर्गत बनेका नियमम तथा कार्यविधिमा लेखिएजति सोही बमोजिम र अन्यमा प्रचलित कानून बमोजिम गाउँ कार्यपालिकाको निर्णय अनुसार हुनेछ ।

(२) यस ऐनमा लेखिएको कुराले कुनैपनि कसरमा प्रचलित ऐन अनुसार कारबाही चलाउन बाधा पर्ने छैन ।

(३) सर्विधान, संधीय र प्रादेशिक कानूनसँग यस ऐनका कुनै दफा उपदफा बाफिएमा बाफिएको हदसम्म स्वतः निष्क्रिय हुनेछ ।

(४) यस ऐन अनुसार भए गरेका काम कारबाहीहरुमा सङ्घीय र प्रादेश कानूनसँग यस ऐनका कुनै दफा उपदफा बाफिन गएमा लागू भई सकेका काम कारबाही भएका काम कारबाहीहरु यसै ऐन अनुसार भएको मानिनेछ ।

(५) यसअधि भएका काम कारबाहीहरु यसै ऐन अनुसार भएको मानिनेछ ।

आज्ञाले

सुनिल प्र. केशरी

प्रमुख प्रशासकीय अधिकृत